

## मालिका गाउँपालिकाको विनियोजनऐन, २०७९

सभाबाट पारित मिति: २०७९।०३।१०

मालिका गाउँपालिकाको आर्थिक वर्ष २०७९/२०८० को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन।

**प्रस्तावना:** मालिका गाउँपालिकाको आर्थिक वर्ष २०७९।२०८० को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम मालिका गाउँ सभाले यो ऐन पारित गरेको छ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम “ मालिका गाउँपालिकाको विनियोजन ऐन, २०७९” रहेको छ ।

(२) यो ऐन सभाबाट पारित भएपश्चात् प्रारम्भ हुनेछ ।

२. **आर्थिक वर्ष २०७९।०८० को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार:** (१) आर्थिक वर्ष २०७९।०८० को निमित्त गाउँकार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची-१ मा उल्लिखित चालू खर्च, पूँजिगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु. ५४९५२८००० (अक्षरूपी चौबन्न करोड पन्चानब्बे लाख अष्टाइस हजार मात्र ) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिने छ ।

३. **विनियोजन:** (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७९।०८० को निमित्त मालिका गाउँपालिका, गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिने छ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँकार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ। पूँजिगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षक तर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्च तर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने

छैन। तर चालु तथा पूँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिने छ।

- (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशतभन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृति लिनु पर्नेछ ।

अनुसूचि-१

(दफा २ संग सम्बन्धित)

नेपालको संविधानको धारा २२९ (२) बमोजिम

सञ्चित कोषबाट विनियोजन हुने रकम

क्र.सं.	अनुदान संख्या	शिर्षकको नाम	चालु खर्च	पूँजिगत खर्च	शसर्त	समपुरक	विशेष	जम्मा
१	२	३	४	५	६	७	८	९
१		गाउँ कार्यपालिका	१०४६७८०००	१२४८५००००	२८०००००००	२४००००००	१६००००००	५४९५२८०००
२		वडा समिति						
३		विषयगत शाखा						
४		ऋणको साँवा ब्याज भुक्तानी						
५		लगानी (शेयर । ऋण)						

आदरणीय सभा सदस्य ज्यूहरु यस गरिमामय सभामा आर्थिक वर्ष २०७९।८०को लागि आय र व्ययको विवरण सार्वजनिक गर्दछु।

क्र.सं.	आम्दानी (रु.)		खर्च (रु.)			कैफियत
१	५४९५२८०००		५४९५२८०००			
१.१	आम्दानी तर्फ		खर्च तर्फ			
१.१.१	संघीय समानिकरण	१०३००००००	चालु खर्च	१०४६७८०००	४५.६%	
१.१.२	संघ राजस्व बाँडफाँड	८५२२१०००	पूँजीगत खर्च	१२४८५००००	५४.४%	
१.१.३	प्रदेश समानिकरण	५४७०००००	जम्मा	२२९५२८०००	१००.००%	
१.१.४	प्रदेश राजस्व बाँडफाँड	६६३५०००	क्षेत्रगत व्यय			
१.१.५	आन्तरिक आम्दानी (अल्या समेत)	२९२०२०००	आर्थिक क्षेत्र	१७०९६०००	७.४%	
	जम्मा	२२९५२८०००	सामाजिक क्षेत्र	४५८५२०००	२०.०%	
२			पूर्वाधार विकास	९२६०००००	४०.३%	
२.१	संघीय सशर्त चालु	२४०३०००००	वन, वातावरण तथा विपद व्यवस्थापन	४७०००००	२.०%	
२.२	संघीय सशर्त पूँजीगत	२९२०००००	सार्वजनिक सेवा प्रवाह र सुशासन	६९२८००००	३०.२%	
२.३	संघीय समपूरक	९००००००	जम्मा	२२९५२८०००	१००.००%	
२.४	संघीय विशेष	१०००००००	संघीय सशर्त	२४०३०००००		
२.५	प्रदेश सशर्त	१०५०००००	संघीय सशर्त पूँजीगत	२९२०००००		
२.६	प्रदेश समपूरक	१५००००००	संघीय समपूरक	९००००००		
२.७	प्रदेश विशेष	६००००००	संघीय विशेष	१०००००००		
	जम्मा	३२०००००००	प्रदेश सशर्त	१०५०००००		
	जम्मा आम्दानी	५४९५२८०००	प्रदेश समपूरक	१५००००००		
			प्रदेश विशेष	६००००००		
			जम्मा	३२०००००००		
			जम्मा खर्च	५४९५२८०००		